

ଧର୍ମକିର୍ତ୍ତି





ଧର୍ମକିର୍ତ୍ତି
The Dharmakirti



ବର୍ଷ: ୪୨, ଆକ୍ଷକ: ପ୍ରଦୀପ

ବୁଦ୍ଧାଙ୍ଗ: ହୃଦୟ, ଗୁଣ, ପୁଣିତ

भिक्षुणी धर्मवती गुरुमांको ९१ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा साप्ताहिक अभिधर्म पाठ



प्रकाशक र विशेष सल्लाहकार

भिक्षुणी धम्मवती

फोन: ९८५९४६६

सम्पादक

भिक्षुणी वीर्यवती

फोन: ९८४९५३४९०९

सम्पादन सहयोगी

भिक्षुणी शुभवती

फोन: ९८४९३२९००५

व्यवस्थापकहरू

धूवरत्न स्थापित

फोन: ९८४९२६३३५५

इन्द्रमान महर्जन

फोन: ९८४९४३४५७२

कार्यालय

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार

श्रीघ: नघ:टोल

पोष्ट बक्स नं. ४९९२, काठमाडौं

फोन: ९८५९४६६

email: gurumawiryawati@gmail.com

subhawati26@gmail.com

बुद्ध सम्बत् २५६८

नेपाल सम्बत् ११४४

इस्वी सम्बत् २०२४

विक्रम सम्बत् २०८१

विशेष सदस्य रु. २०००/-

वा सो भन्दा बढी

वार्षिक रु. १००/-

यस अङ्को रु. १०/-



धर्मकीर्ति
(बौद्ध मासिक)

THE DHARMAKIRTI

A Buddhist Monthly

19th AUGUST 2024

वर्ष- ४२

अङ्क- ५

गुं पुन्हि

भाद्र २०८१



अप्पस्सुतायं पुरिसो
बलिवद्वोव जीरति
मंसानि तस्स वड्ढन्ति
पञ्चा तस्स न वड्ढति



अज्ञानीम्ह मनू दोहँ बढे ज्यें बढे जुई, अजाम्हस्या
ला जक बढे ज्वी, प्रज्ञा बढे ज्वी मखु ।



अज्ञानी मानिस गोरु भैं बढ्छ । जसको मासु मात्र
बढ्छ, प्रज्ञा बढ्दैन ।



The ignorant man grows older like a
bullock, his weight increases but not his
intelligence.



विषय-सूचि

क्र. सं.	शिर्षक	पृष्ठ
१)	बुद्ध वचन	१
२)	सम्पादकीय- वर्षावास	३
३)	धर्म शब्दको अर्थ: एक अध्ययन-६	४
४)	Ven. Dhammadavati Guruma: A Hero in the development of Theravada Buddhahasan in Nepal	५ - Ashok Nanda Bajracharya
५)	धर्मकीर्ति समाचार	९२

श्रद्धेय भिक्षुणी धर्मवती गुरुमांको ९१ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा साप्ताहिक अभिधर्म पाठ कार्यक्रममा अभिधर्म पाठ गर्नुहुने श्रद्धेय भिक्षुसंघ एवं मंगल पाठ गर्नुहुने महायानी गुरुहरू लगायत वज्रयानी गुरुजुहरू, गुरुमांहरू सहितको आवरण चित्रको क्याप्सनहरू

- १) धर्मसङ्गणी पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- कौण्डव्य, अस्सजि, आचारो, पियदस्सी र जुतिमो
- २) विभङ्ग पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- कौण्डव्य, अस्सजि, आचारो, पियदस्सी र जुतिमो
- ३) धातुकथा पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- सयादो उ सुजनपिय, कौण्डव्य, अस्सजि, आचारो र पियदस्सी
- ४) पुगलपञ्चति पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- पञ्चासार, भट्टिय, सौंकिच्च, सागर, तपस्सिधम्म, अशोक, पञ्चारतन र समित
- ५) कथावत्थु पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- धर्ममूर्ति, कौण्डव्य, आचारो, सराणकर, शान्त शोभन र शान्त सिद्धार्थ
- ६) यमक पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- निग्रोध, कौण्डव्य, आचारो, जुतिमो, सभद्दो र उत्तरो
- ७) पट्टान पाठ गर्नुहुँदै श्रद्धेय भिक्षुगण- कौण्डव्य, अस्सजि, आचारो, पदुमो, जुतिमो र नायको
- ८) मङ्गल पाठ गर्नुहुँदै महायानी गुरुहरू
- ९) मङ्गल पाठ गर्नुहुँदै वज्रयानी गुरुजुहरू
- १०) मङ्गल पाठ गर्नुहुँदै वज्रयानी गुरुमांजुहरू



धर्मकीर्ति विहारमा बुद्ध पूजा र धर्मदेशना

क्र. सं.	२०८१ असार/ श्रावण	बुद्धपूजा गर्नुहुने गुरुमांहरू	धर्मदेशना
१	असार ३० गते, अष्टमी आइतबार	शुभवती	शुभवती गुरुमां
२	श्रावण १ गते, संक्रान्ति मंगलावार	जवनवती	भिक्षु कौण्डव्य
३	श्रावण ६ गते, पूर्णिमा आइतबार	जवनवती	भिक्षु निग्रोध
४	श्रावण १३ गते, अष्टमी आइतबार	दानवती	दानवती गुरुमां
५	श्रावण ३० गते, औंशी आइतबार	खेमावती	खेमावती गुरुमां

▪ सर्वाद्वकीय ▪

वर्षावास

बुद्धकालिन समयमा जैन धर्मले ठूलो प्रभुत्व जमाएको देखिन्छ । जैनहरूको पनि वर्षावास तीन महिना एकै स्थानमा बस्ने नियम थियो । धाँसहरूमा पनि जीव छ, धाँस विरुवाहरू एक इन्द्रिय प्राणी हुन् भन्ने विश्वास लिने उनीहरूले बाटोमा हिँड्ने समयमा समेत वेहोशपूर्वक खुट्टाले कीरा कुल्चेर मन्योभने पनि आफूलाई पाप लाग्छ, भन्ने कुरामा विश्वास गर्दथे । वर्षायाममा धाँसहरू उमेर बाटाहरूमा कीराहरू निस्कने गर्थे । खेतको आली आलीबाट हिँड्ने गर्दा धानबाली बिग्रिने गर्थ्यो । त्यसैले जैनहरू वर्षायाममा ३ महिना एकै ठाउँमा वर्षावास बस्ने नियम पालन गर्थे ।

बुद्ध शिक्षानुसार धाँस, रुख र विरुवाहरूलाई जीवित प्राणीको रूपमा लिइदैन । त्यसैले भिक्षुहरू वर्षायाममा पनि धर्म प्रचारार्थ एक स्थानबाट अर्को स्थानमा यात्रा गर्दथे । उनीहरू खेतका आलीहरूबाट पनि हिँडिरहन्थे । त्यसैले त्यसबेलाका मानिसहरूले उहाँहरूलाई आलोचना गर्दै भन्नथाले ।

भगवान् बुद्धका शिष्य भिक्षुहरू भरीको समयमा पनि भरखर-भरखर उमेरका हरिया धाँसहरू कुल्चैदै खेतका आली-आलीबाट हिँडेर धानबाली पनि बिगादै पानीमा रूझै हिँडिरहेका छन् । वर्षायाममा माटोबाट निस्किरहेका कतिपय कीराहरू कुल्चएर मर्ने गर्दैन् । भगवान् बुद्धका शिष्य भएर पनि भिक्षुहरूले कीरा कुल्चेर अपराध गर्दै हिँडिरहेका छन्, आदि आदि । यसरी आफूप्रति लागेका आरोपहरू सुन्न परेकोले भगवान् बुद्धले विचार गर्नुभयो—

“भरीको समयमा वर्षायाममा बाहिर यात्रा गर्दा भिक्षुहरूलाई अति कष्ट हुने गर्दै । कतिपय

भिक्षुहरू त पानीले रूझै यात्रा गर्नुपर्द विरामी पर्छन् । अन्य व्यक्तिहरूको अपवाद पनि सहन परिरहेको छ । त्यसैले वर्षायाम तीन महिना बाहिर ननिस्की वर्षावास बस्नु नै उत्तम हुनेछ ।”

यति विचार गर्नुभई भगवान् बुद्धले वर्षावास बस्नुपर्ने नियम बनाउनु भयो । वर्षावास बस्दा तल उल्लेखित विभिन्न फाइदाहरू पनि प्राप्त हुने कुरा बुझिएको छ ।

- १) पानीमा रूझेर विरामी पर्नुपरेन ।
- २) वर्षावास तीन महिना अवधि भर विद्वान गुरुहरूसंग बसी अध्ययन गर्ने मौका र फुर्सद प्राप्त हुने ।
- ३) ध्यान भावनाको अभ्यास गर्ने मौका प्राप्त हुने ।
- ४) उपासक-उपासिकाहरूलाई धर्मोपदेश गरी शिक्षा दिने फुर्सद मिल्ने ।
- ५) वर्षायाममा हिँडेर खेतबारी बिग्रियो र कीराहरू कुल्चएर मरे आदि भनी अरुहरूले विभिन्न प्रकारले लगाइने आरोपहरू आउन पनि रोकिने ।

भगवान् बुद्धले असार पूर्णिमा देखि आश्विन पूर्णिमासम्म ३ महिना वर्षावास बस्ने समयावधि छुट्टाउनु भएको थियो । तर कारणवस कोही भिक्षुहरू वर्षावास बस्ने दिनमा विहारमा पुग्न सकिएन भने पुनः द्वितीय वर्षावास श्रावण पूर्णिमा देखि कार्तिक पूर्णिमासम्म ३ महिनाको लागि वर्षावास बस्न सकिने नियम पनि बनाउनु भएको थियो । तर यसरी द्वितीय वर्षावास बस्ने भिक्षुलाई कठिन चीवर दान लिने अधिकार भने छैन ।





धर्म शब्दको अर्थः एक अध्ययन-६

कुसुमज्ञाणी गुरुमां
रत्न विपश्यना विहार

७. गाथाहरू :

धर्मपदको सहस्यवगगमा यो चे वस्ससतं जीवे, अपस्सं धर्ममुत्तमं । एकाहं जीवितं सेय्यो, पस्सतो धर्ममुत्तमं ॥^{१०४} अर्थात्— यदि कुनै व्यक्ति उत्तम धर्मलाई नदेखी सयवर्ष बाँच्छ, भने त्यो जीवन भन्दा उत्तम धर्मलाई देखी एक दिन बाँच्नु राम्रो हुन्छ । यस गाथामा बहुपुतिकथेरीलाई कारण बनाई धर्मलाई सत्यको अर्थमा व्याख्या गरिएको छ ।

संयुक्त निकायको वक्कलि सूत्रमा बुद्धले भन्नु हुन्छ— यो खो, वक्कलि, धर्मं पस्सति सो मं पस्सति, यो मं पस्सति सो धर्मं पस्सति ॥^{१०५} जसले धर्मलाई देख्दछ, उसले मलाई देख्दछ, जसले मलाई देख्दछ, उसले धर्मलाई देख्दछ । महापरिनिर्वाण सूत्रमा पनि आनन्दलाई भगवान् बुद्धले भन्नु भयो यो वो, आनन्द, मया धर्ममो च विनयो च देसितो पञ्जतो, सो वो ममच्चयेन सत्था ॥^{१०६} आनन्द, जुन तिमीहरूलाई, मैले देशना र प्रज्ञप्त गरेको धर्म र विनय छन्, म बितिसकेपछि त्यो तिमीहरूको लागि शास्ता हुन्छ । अर्थात् तथागत स्वयं नै धर्मकाय पनि हो भन्ने भावलाई देखाएको छ ।

८) विचारको समीक्षा:

वर्तमान परिपेक्ष्यमा बुद्ध शासनमा जीवन अर्पण गर्नु हुने ७ जना श्रेद्धय भिक्षु र गुरुमां तथा ८ जना श्रद्धालु उपासक र उपासिकाहरूको धर्मको बारेमा विचार संकलन गरिएको छ । तयार गरिएका तीनवटा प्रश्नहरूमा दिनु भएको उत्तरको आधारमा धर्म सम्बन्धि विचार विश्लेषण र समीक्षा गरिएको छ । साधारणतया उहाँहरूले धर्मलाई असल आचरण, स्वभाव र नैतिकताको रूपमा बुझ्नु

१०४ धर्मपदपालि, पृ. ३०, तिपिटक पालि रीडर एप्लिकेशन ।


१०५ खन्द्यवगगमसंयुतपालि, पृ. ९८, तिपिटक पालि रीडर एप्लिकेशन ।

१०६ पूर्वोक्त पादटिप्पणी नं. ४५, पृ. १२६-१२७ ।

भएको छ । त्यस्तै बुद्ध शिक्षामा धर्मलाई शरीर, वचन र मनबाट गरिने कुशल कार्य, देशना, सत्य र परमार्थ धर्मको रूपमा दर्शाएको कुरा प्रकाश गर्नु भएको छ । बुद्ध शिक्षा बाहिर धर्मलाई परोपकार, एक सम्प्रदाय, संस्कृति एवं कर्मकाण्डको रूपमा धर्मलाई अंगालेका छन् । यसरी समीक्षा गर्दा अभै पनि धर्मको पूर्णरूपमा अर्थहरूलाई बुझन सकेका छैनन् ।

५. निश्कर्ष :

सद्विनीति धातुमालामा चुरादिगण अन्तर्गत रकारान्त धर धारणे । ('धर' धातु धारण गर्ने अर्थमा) धर्म शब्दलाई व्याख्या गरिएको छ । यस लेखमा सद्विनीति धातुमालाको आधारमा 'धर्म' शब्दको १८वटा अर्थहरू त्रिपिटक तथा अट्टकथामा खोजी गरिएको छ । यसमा परियति, प्रत्यय, गुण, निस्सत्त्व, स्वभाव, प्रज्ञा, पुण्य, प्रज्ञप्ति, आपत्ति, विकार, प्रत्ययुत्पन्न, सत्य, समाधि, प्रकृति, जान्नु पर्ने, न्याय, विषय र निर्वाण १८ वटा अर्थमा धर्म शब्दलाई दर्शाएको छ । यसको साथै यस लेखमा विभिन्न सूत्र, गाथा, प्रसङ्गमा धर्मको विभिन्न अर्थहरूको विश्लेषणवाट धर्मको निश्चित परिभाषामा मात्र सिमित नरहेको कुरा प्रष्ट हुन्छ । २ एउटै सूत्रमा पनि धर्म शब्दको अर्थमा विविधता देखिएका छन् । त्यसैले सबैको लागि धर्मको अर्थ व्याख्याको ज्ञान हुनु आवश्यक छ । यसको लागि भगवान् बुद्धको शिक्षाको अध्ययन, अभ्यास तथा पालि भाषाको ज्ञान सबैको पहुँचमा हुनुपर्दछ । जसले गर्दा शुद्ध धर्मको सम्प्रदायसँग कुनै सम्बन्ध हुदैन भन्ने कुरा निर्णय गर्न सकिने हुन्छ । ■



Ven. Dhammadavati Guruma: A Hero in the development of Theravada Buddhahasan in Nepal

Ashok Nanda Bajracharya (PhD Scholar)
Lecturer, Lotus Academic College

Ven. Dhammadavati Guruma is a lady Hero in the promotion of Theravada Buddhism in Nepal. To justify it let us delve into the history of Buddhism in Nepal. Buddhism was prevalent in Nepal mandala from the primordial time. In Licchavi period, it was a predo-minant religion. There was a little decline in Malla period. In Malla period, during the Jayasthiti Malla's regime, he imposed Hinduism to the people. Buddhist monks and nuns who were living celibate life in viharas were forced to marry. In eleventh century Hindu guru Shankaracharya came to Nepal and destroyed many Buddhist monu-ments and manuscripts. It is believed that he even killed many Buddhist masters when they lost the debate with him. By Shah and Rana period, specially after the advent of Prithivinarayan Shah in Kathmandu valley there was remarkable decline in Buddhism due to immense oppression, suppression, dominance, tyranny and autocratic policy of the government. Buddhist vihars and temples with their land, jewellry and other property were being robbed, nationalized, privatized by the rulers and their relatives. Buddhist manuscripts and monuments were destroyed. The religion and culture of the public were hinduised. Though vast majority of people were Buddhists, the rulers were Hindu. Hinduism was made state religion and public were forced to follow Hinduism. British resident officer and writer Brian Houdgson (Bhimsen Thapa's time), British authors Francis Hamilton (Rana Bahadur Shah's time) and Anderson Old field (Jang Bahadur's time), and French writer Bourououf (Rana regime) and other writers like Sylvan Levi and Daniel Wright, in their times had also mentioned in their books about the oppression on Buddhism. There was continuous suppression, dominance, discrimination, cruelty and injustice on Buddhists from the ruling class. Monks were specially targeted. Monks were not allowed to preach and do any Buddhist activities. They would be arrested or deported from the country. In BS 1982 (1925AD) five



monks - Mahāprajnā, Mahāvirya, Mahājnāna, Mahākānti and Mahāchandra were expelled from the country by then Rana Prime Minister Chandra Samsher. On 13th Shrawan 2001, again eight monks: Bihikhus Prajñānanda, Dhammadaloka, Subodhānanda and Prajñārashmi, and Shramaners Agānanda, Ratnajyoti, Kumār and Prjnārasa were expelled from the country at the charge of embarking Buddhist activities. Some monks were imprisoned in Bhojpur jail. This was the

scenario of Buddhism specially Theravada Buddhism in Shah and Rana's time. Despite all these restrictions, monks and nuns were continuously on the mission of disseminating Buddhist teachings secretly through various activities. The activities comprised of jnānamālā bhajan, paritran chanting, dhamma-desanā, ordination of shramaners and nuns, establishment of vihars, opening Buddhist organizations, Buddhist publications etc, all underground activities. Some heroes in this movement of revival of Theravada Buddhism were Dhammadaloka, Aniruddha, Subodhānanda, Amritānanda, Mahāprajnā, Dharmaditya Dhammacārya, Ashwoghosh, Buddhaghosh, Kumār etc. among the monks. In 2003 under the leadership of Srilankan monk Nāradathero, a goodwill mission team of five: Nāradathero, Amritānanda, Aryaratna, Ratnasurya, and Piyadassi came to Nepal and talked with then Prime Minister Padmasamsher and were successful to lift up the ban on Buddhist activities and on the entry of expelled monks into Nepal. Monks began to return to Nepal and began to restart Buddhist activities again. That was starting of Revival of Theravada Buddhism.

Amidst such suppression and oppression on Buddhists and Buddhism, a girl took birth in this earth in BS 1991 (1934 AD) in Okubahal in a Shakya family

from the mother Hirathaku and father Harshaman Shakya. She was named Ganesh Kumari. She was groomed by her parents in Buddhist environment, taking her to nearby Sumangala Vihar to listen Buddhist sermons and learn basic Buddha's teachings from monk Buddhaghosha and Srilankan monk Dhammadvudha. Over the times she emerged out as a young bold, energetic and brilliant girl with unlimited inquisitiveness to learn Buddhism. As a young girl she was watching the suppression on Buddhists and restriction on Buddhist activities by the rulers, which fostered in her juvenile mind an immense desire to study Buddhism in Burma (Myanmar) and come back Nepal to revive and promote the Buddhashāsana in the country. Despite the guardian's vigorous objection her zealous force pushed her to run away one day in 2006 (1949) at the age of 14 to embark on to Burma. Her journey from Nepal to Burma was quite challenging, exotic, adventurous and arduous with full of obstacles, barriers and hurdles. On the way to Burma via Kushinagar, Calcutta and Assam, she along with her two friends Manohara Devi and Subhalaxmi got ordained in Kushinagar in 2006 (1950) under the preceptor Dhammadvuddha Bhante and converted into anāgārikā Dhammadvati (herself), anāgārikā Magadhi (Manohara Devi) and anāgārikā Madhabi (Subhalaxmi). The two sisters returned back home Nepal with the instruction of their parents. But anāgārikā Dhammadvati, a stubborn girl, embracing a strong determination to achieve the goal, continued her journey to Calcutta, Assam and ultimately to Burma accompanied by her mentor Dhammadvuddha Bhante. Her seven days long on-foot journey from Assam to Burma without passport was quite troublesome and painstaking, trekking on heavily wooded hills, dense and dark forest, encountering with wild beasts and pythons. Her journey from Burmese border village Michina to Rangoon was also not less troublesome, having charged to her teacher Dhammadvudha for girl trafficking by local Michina Nepali origin villagers, facing harassment from the police custody and court of Michina and Rangoon, and one night stay behind the bar in Rangoon police custody. At last she succeeded to join Khemarama Nunnery in Moulmein in 2006 (1950) to study Tripitaka. Blessed with immense courage, intelligence and exuberance, she was able to bring 'her dream come true' that is 'to study Buddhism in Burma'.

During her stay in Burma she was known as an intelligent, ebullient and hard working girl, always excellent in study. She was popular by the nickname 'manipo' (a Nepali girl) and 'beloved daughter'. After eight years she came back to Nepal for two months

stay. Whole two months she was busy teaching dhamma to people, friends, relatives, neighbours in vihars, homes and wherever she was invited. With her extraordinary stamina she never felt tired. She would reply to her mother on her concern about her health "My mission is more important than my health." It depicts how focused and determined on her mission she was. On her father's objection of having bhojan in lower caste family, she would reply to her father, Lord Buddha says that monks and nuns should never refuse a meal served with respect". It shows she was against caste discrimination. She was indeed a social activist and a motivator as well.

In 1962 AD, Dhammadvati completed her Taxashila Acharya examinations with par excellence and was conferred with the *Sāsanadhaja Dhammadcariyā* (Flag bearer of Buddha's teaching; Master of the Dhamma) in an award ceremony in Rangoon. She was the first Nepali and a first foreigner to achieve this degree, one of the highest degrees in the Burmese Buddhist education system. Later she also completed *Pariyattisikā* (theoretical knowledge) and *Patipatti Bhāvanā* (application of theoretical knowledge to practical life). When she decided to return to Nepal after the completion of the study and was when asked a question, she replied, "My parents, friends and relatives hope that I will soon return to Nepal to become actively engaged in spreading Theravada Dhamma. They are even going to build a vihar for me". This reflects that she was then strongly determined to serve her country by spreading Theravada Buddhism. She returned to home country in BS 2020 (1963).

Ever since she returned back to Nepal with an aim to educate Nepalese with Theravada Buddha dharma and to revive down falling Theravada Buddhism, she did not look back. She founded Dharmakirti Vihar in Naghal, Kathmandu in 2022, and is living there ever since. In 2057, old house was dismantled and by 2059 a new building was erected. She paved on the path of promoting Buddhism, by educating lay Buddhists, be them children, youths, middle aged or senior citizens: no age bar, be them men or women: no gender discrimination, be it lower class or middle class or higher class: all equal. She motivated women followers and raised their status in Nepali society. Many girls and women got ordained being inspired by her. She provided her disciple nuns with opportunities to acquire secular as well as Buddhist education in Nepal and abroad including in Thailand, Myanmar, Srilanka and Taiwan. She is popular by the name 'Dhammadvatigurma' in Nepalese Buddhist world.

In 1988 AD, she received full Buddhist

ordination ‘Bhikkhuni’ from Xilai Buddhist Centre in California in the Chinese lineage. She has very broad vision. When asked why ordination from Mahayani tradition, she replied, “Theravada or Mahayana, what matters most is Buddhadaya.” In 1992 AD, she was bestowed with “*Aggamahāganthawāchaka Pandit*” (Front leader on chanting the Dhamma discourses and the most profound Master) award from Myanmar government, a very prestigious title in Myanmar Buddhist circle.

Ven. Dhammadatiguruma dedicated her whole life in the promotion of Theravada Buddha dharma. There is a long list of her Buddhist activities. But here some of the important activities and her multi dimensional personality are highlighted.

She is a very far sighted intelligent lady. She extended her monastic branches: 1. PadmakirtiVihar, Kamalpokhari, 2. Sulaksanakirti Vihar, Chobhar, 3. International Gautami BhikkhuniVihar, Lumbini, 4. Viswoshānti Dharmakriti Basundharā Vihar, Basundharadol, 5. Sākyamunikirti Vihar, Satungal, 6. Nirvānmurti Vihar, Kimdol. She appointed one disciple nun in each vihar. She expanded her activities like Buddha pūjā, Dharma desanā, meditation, health camp, symposium, Pariyati class, teaching Buddhism, opening Buddhist school, quiz context, vihar establishment, opening Buddhist organizations etc within and beyond the valley in different districts and places: Banepa, Sanga, Nala, Dhulikhel, Panauti, Khopasi, Dapcha, Kabrepalanchok, Pokhara, Tansen, Butwal, Dharan, Dhankuta, and more places. She is an excellent preacher and has outstanding convincing power. She motivated and inspired almost all age groups from children to youth to seniors through her powerful voice, attractive sermon, intelligence, diligence and exuberance. She is able to influence huge mass of followers across the country. She imparted a very good impact to people by motivating them in different ways like praising, encouraging, rewarding, giving prizes and different other ways. She conducted senior citizen’s classes also. Many illiterate men and women have learnt writing and reading from senior citizens’ class and have abandoned their bad habits, wrong concepts, social evils by listening Guruma’s preaching and reading Buddhist books. As a consequence, there is amazingly decline in domestic violence, drinking alcohol, taking intoxicating drugs, animal sacrifice, caste discrimination, gender discrimination, theft etc. mental and social defilements among her followers. She is always alerting her lay followers from doing wrong things by speech, body and mind, by preaching them Buddha’s teaching with the illustration of different Jataka stories, real

stories of Buddha’s time, bad result for bad action and so on. She often frequently utters ‘*matibhinsagatibhini*’ Meaning: good thinking brings good result. So, she is not only Buddhist activist but also a social and woman activist.

She has incredible managerial and leadership quality. She has mobilized youths and her disciple nuns by making different wings for different responsibilities like Youth wing, Women wing, Health wing, Education wing etc. These wings are conducting regular Buddhist classes, symposium, publication, quiz contest, health camp, blood donation, jnānamālābhajan, library keeping, Buddhist pilgrimage etc.

She is an erudite writer also with profound knowledge of Buddhism. She has penned more than 50 books on Buddhism and her team has been publishing Buddhist magazine ‘Dharmakirti’ regularly since 2029 annually and since 2042 monthly and also doing regular Buddhist publications: books, souvenir, magazine etc. since 2024. More than 332 Buddhist books in three different languages Nepal Bhasa, Nepali and English, have been already published so far by her publication wing. As she is always motivating and boosting up to her disciples and lay followers specially children and youths, many youths have come out as eminent Buddhist scholars and have already made their identity in the Buddhist field.

As music is an effective tool to disseminate Buddha’s teaching, she has established Dharmakirti Jnānmālā Bhajan Khala and jnānmālābhajan (Buddhist devout song) is being played regularly in the vihar.

She also conducts full ordination (anāgārikā/nuns) and temporary ordination (*rishiniprabajyā*) of the girls and women, *ihi* and *bārātayegu* of virgin Newar girls by Theravada tradition. There were altogether thirty nuns in this vihar including Dhammadatiguruma. Two nuns passed away and some nuns established their own vihars as its sister concern. During their stay in vihar while performing *rishiniprabajyā*, *ihi* and *bārātayegu*, girls and women are taught Buddha’s teaching, Buddhist ethics: pancasheel, astasheel, meditation, manner, discipline etc so that once they return back home they will live well disciplined, well-mannered and meaningful life. So she is a social reformer also.

Ven. Dhammadatiguruma is a philanthropist and well known for her generosity. As always focused and determined to promote Theravada Buddhism she has been doing financial assistance to the construction, establishment and improvement of many vihars. Some are listed below:

1. BanepaDhyankutiVihar in 2030
2. Anagarikaram building behind Dhyankuti Vihar in 2033
3. Viswoshanti Dharmakirti Basundhara Vihar in 2039.
4. International Buddhist Meditation Center, Sankhamul in 2042.
5. Nepali Buddhist Vihar, Sarnath, India in 2047.
6. Handover of Anagarikaram to Buddhist Old-age Home in 2050.
7. International Gautami BhikkhuniVihar, Lumbini in 2051.
8. Padmakirti Vihar, Kamalpokhari, in 2053.
9. Shakyamurtikirti Vihar Satungal in 2053.
10. Nirwanmurti Vihar, Kimdol Swayambhu in 2053.
11. Dharmakirti Shiksa Sadan, a Pre-school in Khusibun in 2065.
12. Burmese Vihar in Sarnath.
13. Burmi-Nepali Vihar in Rangoon, Burma.
14. Bhassara School, Balkumari, Lalitpur.
15. Ratnakirti Vihar Harisiddhi.
16. PadmachaityaV ihar, Butwal.
17. Upasikaram Vihar, Tansen.
18. DharmodayaS abha office building, Balkumari.

Likewise her financial assistance to health sector:

1. Nepal Cancer Hospital, Hattivan,
 2. Chhatrapati Free Hospital, Chhatrapati.
 3. She has allocated 3 lakh to run health camp in the vihar regularly.
- She has established different trusts or allocated funds under different titles for different purposes to promote Theravada Buddhism as listed below:
1. Around 45 lakh for one week long chanting and preaching 'Abhidharma' by monks and nuns every year on the occasion of her birthday.
 2. Four lakh to each of sister concerned vihars: Padmakirti Bihar, SulakhanKirti Bihar, Basundhara Bihar, Nirvana Murti Bihar, for the chanting and preaching of Abhidharma.
 3. Ten lakh for the publication of pocket calendar 'gojipātro' every year in the holy memory of her late parents.
 4. Five lakh with the purpose to conduct 'Mahāparitrāṇ' every year in the memory of the late Ratnamanjari Guruma, co-founder of the DharmakirtiVihar.
 5. Three lakh to conduct Buddhist Quiz Contest every year among the school students on the occasion of her birthday.
 6. Three lakh to run Dharmakirti Baudha Pariyatti Kendra.
 7. Ten lakh to conduct Kathin Chivardāna event

8. every year.
9. Eleven lakh and 9 lakh including the contribution of her family members also for bhojandāna to mark annual memorial days of her late mother Hirathakun and late father Harshaman Shakya respectively.
10. Fifteen lakh to publish 'Dharmakirti' monthly magazine with colorful cover in the memory of late father, late mother, late brother Mankaji Shakya, late Ven. Ashwaghosh Bhante and late Ven. Do Gunavatiguruma, 3 lakh each.
11. Fifteen lakh to conduct different Buddhist activities in her lifetime and after death.
12. Twenty lakh to celebrate 'Gautami Utsav' on Bhadra full moon day to mark ordination day of the first bhikkuni Mahaprajapati Gautami.
13. Three lakh 50 thousand to perform death rituals of the residential nuns of Dharmakirti Vihar.
14. Supporting financially every year to her disciple nuns who have taken care of her. About 24 lakh has been supported already in the periodfrom 2072 to 2079.

These are some of her major vibrant activities that made her very popular in the society across the country and beyond. She left no stone unturned to propagate Theravada Buddhashasana. She is very successful to navigate the laypeople with confused concept about right dharma to Buddha dharma. She has equally duerespect to other Buddhist sects: Mahayana and Bajrayana, and other religions and has maintained the relation in good harmony. She is revered by all, from youth to seniors, from lower caste to upper caste, from ordinary people to leaders. To sum up her personality, activities, and contribution at one place, she is an erudite, eminent, intelligent, ebullient, unparalleled, unmatched, consummate and far-sighted lady. She is a compassionate, philanthropic, Buddhist as well as social activist, a mentor, a promoter, a preacher, a leader and top of all, a multi-dimensional person. At this age of 89, she is still very active in Buddhist activities. Her contribution to Buddhist society and the conservation, preservation, promotion of Theravada Buddhism is second to none, non-dual, unparalleled and unmatched. Her name will be written one day by golden letters in the Buddhist history of Nepal.

So in conclusionVen. Dhammadavati Guruma is a Hero in the Development of Theravada Buddhashasana in Nepal.

May she live a long meaningful life!
Bhavatusabbamangalam.

कृतज्ञता देष्ठा ज्याइवः

२०८१ असार २७ गते, विहिवार
स्थान- धम्महल, धर्मकीर्ति विहार

त्रिपिटक विशारद श्रद्धेय भिक्षु पञ्चासार महास्थविर पाखें हरेक विहिवार धर्मकीर्ति विहारय् धम्महलय् महासतिपट्टान सुत देशना जुयाच्चंगु ज्याभवः क्वचाय्कूगु बुखँ प्राप्त जूगु दु। शाक्यधिता नेपालया रवसालय् न्व्याकाच्चंगु थुगु ज्याभवः वि.सं. २०७५ आश्विन ७ गते शुभारम्भ जूगु व कोविद रोग महामारीया कारणं विचय थुगु कक्षा दिकेमाःगु खः। लिपा वि.सं. २०७९ साल जेठ १२ गते निसें हानं थुगु कक्षा सञ्चालन जुयाः वि.सं. २०८० साल श्रावण १८ गते विहिवार सच्छिकोगु कक्षा (१०० औं कक्षा) सञ्चालन लिपा श्रद्धेय पञ्चासार भन्तेयात शाक्यधिता नेपाल पाखें सम्मान याःगु जुल। थुकुथेहे वसपोलया १२५ औं कक्षा २०८१ असार २० गते विहिवार क्वचाःगु आदि विषय प्राप्त बुखँ उल्लेख जुयाच्चंगु दु।

बुखँ अनुसार कक्षा क्वचाःगु उपलक्षे २०८१ असार २७ गते विहिवार, धर्मकीर्ति विहारया धम्महलय् शाक्यधिता नेपाल परिवारपाखें श्रद्धेय पञ्चासार भन्तेयात हनेगु व कृतज्ञता ज्ञापन पौ देष्ठाय्गु ज्याभवः क्वचाय्कूगु खः। ज्याभवले वसपोल भन्तेयात उपासकोपासिकापिसं धर्मपूजा नं यानादीगु खः।



भिक्षुणी धम्मवती गुरुमांको ९१ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा साप्ताहिक अभिधर्म पाठ

वि.सं. २०८१ श्रावण १-८ गते सम्म
स्थान- धम्महल, धर्मकीर्ति विहार

धर्मकीर्ति विहारका संस्थापिका, शासनधज धम्माचरिय, अग्ग महागन्थवाचक पण्डित, भिक्षुणी धम्मवती गुरुमांको ९१ औं जन्मोत्सवको शुभ उपलक्ष्यमा धर्मकीर्ति विहारले उहाँको सुस्वास्थ्य एवं निरोगीको कामना गरी श्रावण १ गते देखि ८ गते सम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।

१) भिक्षु महासंघबाट अभिधर्म पाठ र धर्मदेशना

मिति २०८१ श्रावण १ गते देखि ७ गते सम्म भिक्षु महासंघबाट गुरुमांको आयु आरोग्य एवं दीर्घायु कामना

श्रद्धेय पञ्चासार भन्तेनं शील प्रार्थना याकाविज्याःगु थुगु ज्याभवले शाक्यधिता नेपालया सचिव मीना तुलाधरजुं लसकुस न्वचू वियादिलसा अध्यक्ष श्रद्धेय इन्दावती गुरुमां नं शाक्यधिता नेपाल सञ्चालन यानावयाच्चंगु महासतिपट्टान सुत विषययात क्याः थःगु विचाः न्व्यव्यव्याविज्यात। ज्याभवले शाक्यधिता नेपालया सदस्य उष्णिश तारा तुलाधरं श्रद्धेय पञ्चासार भन्तेया म्हसीका न्व्यव्यव्यादिलसा उपाध्यक्ष प्रफुल्ल कमल ताम्राकारजुं कृतज्ञता पौ वाचन यानादिल।

ज्याभवले श्रद्धेय गुरुवर धम्मवती गुरुमांपाखें श्रद्धेय पञ्चासार भन्तेयात धर्मोपहार नं लःल्हाना विज्याःगु जुल।

श्रद्धेय पञ्चासार भन्तेनं महासतिपट्टान सुत विषय सञ्चालन जूगु कक्षाया विषय थःगु अनुभव प्वकं विज्यातसा श्रद्धेय धम्मवती गुरुमां ओवाद उपदेश देशना याना विज्याःत। उगु ज्याभवले महासतिपट्टान सूत्र देशना कक्षाय् सहभागी जुयादीपिं मचाकाजी महर्जन, करुणा स्थापित व समुद्रदेवी ताम्राकारपिसं थःथःगु अनुभव कनादिल।


ज्याभवःया अन्तय् शाक्यधिता नेपालया कोषाध्यक्ष शृजना बज्ञाचार्य सुभाय् देष्ठाना दिलसा श्रद्धेय पञ्चासार भन्तेनं पुण्यानुमोदन याना विज्याःसे ज्याभवः क्वचाःगु जुल।

गर्नुहुदै अभिधर्म पिटकका ७ वटा ग्रन्थहरू पाठ गर्नुका साथै सम्बन्धित पाठहरूको विषयमा प्रत्येक दिन धर्मदेशना पनि गर्नुभएका थिए।

२) महायानी गुरुहरूबाट मंगलपाठ

श्रावण ८ गते महायानी गुरुमांहरूबाट धम्मवती गुरुमांको सुस्वास्थ्य एवं मंगल कामना गरी मंगलपाठ गर्नुभएका थिए।

३) बज्ञायानी गुरुजु एवं मंगल पाठ पनि मंगल पाठ गर्नुभएका थिए भने डा. नरेश बज्ञाचार्यबाट धर्मदेशना भएको थियो।



अधिधर्म पाठ गर्नुहुँदै श्रद्धेय धम्मवती गुरुमां

४) दानप्रदान

यस साप्ताहिक कार्यक्रममा सहभागी हुनभई

धम्मवती गुरुमांको सुस्वास्थ्य एवं दीर्घायु कामना गर्नुभएका सम्पूर्ण भन्ते एवंम् प्रव्रजित गुरुमांहरू महायानी गुरुहरू र वज्रयानी गुरुजुहरू एवंम् गुरुमांजुहरूलाई भिक्षुणी धम्मवती गुरुमाले दान प्रदान गर्नुभएको थियो ।

यसरी नै उक्त कार्यक्रममा धर्मकीर्ति विहारका आवासिय प्रव्रजित गुरुमांहरू लगायत उपासकोपासिकाहरूले पनि यथाश्रद्धा दान प्रदान गरी पुण्य सञ्चय गर्नुभएका थिए । यसको साथै महायानी गुरुहरूबाट पनि भिक्षुणी धम्मवती गुरुमां लगायत धर्मकीर्ति विहारका आवासिय प्रव्रजित गुरुमांहरूलाई दान प्रदान गर्नुभएका थिए ।

५) ज्ञानमाला भजन प्रस्तुत

भिक्षुणी धम्मवती गुरुमांको ९१ औं जन्मोत्सवको शुभ उपलक्ष्यमा धर्मकीर्ति ज्ञानमाला भजन समूहबाट साप्ताहिक ज्ञानमाला भजन प्रस्तुत गरियो । यस साप्ताहिक कार्यक्रममा हरेक दिन जवनवती गुरुमांबाट बुद्धपूजा गरिएको थियो ।

अभिधर्म पाठ, मंगल पाठ, धर्मदेशना, भोजनदान र बुद्धपूजामा प्रसाद वितरण गर्नुहुने दाताहरूको विवरण ।

क्र. सं.	२०८१ श्रावण	पाठ	धर्मदेशना	बुद्ध पूजामा प्रसाद वितरण दाता	भोजन दाता
१	१ गते मंगलवार	धम्मसङ्गणी	भिक्षु कौण्डन्य	बसुन्धरा विहार	ललिता कंसाकार परिवार, कालिमाटी
२	२ गते बुधवार	विभङ्ग	भिक्षु कौण्डन्य	सुलक्षणकीर्ति विहार	धर्मकीर्ति तता पुचः
३	३ गते विहिवार	धातुकथा	सयादो उ सुजनपिय	राजेश, शोभा श्रेष्ठ	राजेश, शोभा श्रेष्ठ
४	४ गते शुक्रवार	पुगलपञ्चति	भिक्षु पञ्चासार	पद्मकीर्ति विहार	पुलां पुचः धर्मकीर्ति
५	५ गते शनिवार	कथावत्यु	भिक्षु धर्ममूर्ति	सुवर्णवती, सुचिता, सुजाता	केहें पुचः
६	६ गते आइतवार	यमक	भिक्षु निग्रोध	धम्मविजया गुरुमां	पूर्णहेरा पुचः
७	७ गते सोमवार	पद्मान	भिक्षु कौण्डन्य	सिर्गमा प्रेस, सानेपा	महेश्वर, प्रकाश श्रेष्ठ, कीर्तिमैया पुचः
८	८ गते मंगलवार	मंगल पाठ महायानी गुरु र वज्रयानी गुरुजु, गुरुमांजुबाट	डा. नरेश बज्राचार्य	दानवती गुरुमां पुचः, त्यागवती गुरुमां पुचः	वीर्यवती गुरुमां दुतिया पुचः

श्रद्धेय भिक्षु एवं श्रद्धेय प्रव्रजित गुरुमांहरूलाई संघदान र पुस्तक विमोचन



बुद्धको मौलिक दर्शन पुस्तक सामूहिक रूपमा लोकार्पण



पुस्तक विमोचन पश्चात् पुस्तक अध्ययनको क्रममा प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू साथमा धम्मवती गुरुमा

२०८१ श्रावण ९ गते बुधवार

थाय- नेपा: व्याड्क्वेट, खुसिबुँ

यसदिन नेपाल मण्डल लिट्रेचर कल्चर ट्रष्टको आयोजनामा नेपा: व्याड्क्वेट खुसिबुँमा सञ्चालित एक कार्यक्रममा श्रद्धेय भिक्षुसंघ एवं प्रव्रजित गुरुमां संघलाई उपासक अजय क्रान्ति शाक्य, अञ्जना शाक्य सपरिवार संघदान गरियो । यसको साथै उक्त कार्यक्रममा उपासक अजयक्रान्ति शाक्य, अञ्जना शाक्य सपरिवारबाट डा. अजयक्रान्ति शाक्यबाट लिखित “बुद्धको मौलिक दर्शन नामक पुस्तकलाई सामूहिक रूपमा लोकार्पण गरियो ।

सम्माननिय प्रधान मन्त्री के.पी. शर्मा ओलिको प्रमुख अतिथित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथीको आसनबाट मन्त्रव्य व्यक्त गर्नुहुँदै उहाँले भगवान् बुद्ध र उहाँले सिकाउनु भएको शिक्षालाई कुनै प्रकारको आँच आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुहुँदै बुद्ध दर्शन नेपालको सम्पत्तिको रूपमा रहने विचार पनि व्यक्त गर्नुभयो ।

मन्त्रव्य व्यक्त गर्ने क्रममा सम्माननिय प्रधान मन्त्रीले “बुद्धको मौलिक दर्शन” पुस्तकका लेख अजय क्रान्ति शाक्यको पुस्तक लेखन क्षेत्रमा गरिएको मेहनतलाई

प्रशंसा गर्नुहुँदै लेखकलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो । यही क्रममा उहाँले बुद्ध शिक्षामा उल्लेखित दानको महत्वलाई जोड दिनु हुँदै उहाँ आफैले किड्नी दान पाएको कारणले आजसम्म जीवित रहन सफल भएको विषयमा चर्चा गर्नुभयो ।

मन्त्रव्य व्यक्त गर्ने क्रममा श्रद्धेय भिक्षु कौण्डन्य महास्थविरले यदि संविधान संशोधन भएमा धर्म निरपेक्षतामा कुनै आँच नआवोस् भन्नु हुँदै यस विषयमा जोड दिनुभयो ।

पुस्तकका लेखक डा. अजयक्रान्ति शाक्यले बुद्ध शिक्षालाई विशुद्ध विज्ञानसंग तुलना गरी अध्ययन गरेको र यस विषयमा “बुद्धको मौलिक दर्शन” तयार गरिएको विषयमा चर्चा गर्नुहुँदै यस पुस्तक बुद्धको आधारभूत शिक्षा अध्ययन गर्न चाहने जिज्ञाशुहरूका लागि उपयोगी रहने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक सुरेश किरण शाक्यले विमोचित पुस्तकको परिचय प्रस्तुत गर्नुहुँदै यस पुस्तकमा बुद्ध शिक्षालाई सर्वसाधारण व्यक्तिले पनि बुभन सकिने सरल रूपमा प्रस्तुत गरिएको विषयमा चर्चा गर्नुभयो ।

नेपाल मण्डल ट्रष्टका प्रमुख श्याम स्मृतले स्वागत मन्त्रव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सम्माननिय प्रधान मन्त्री के.पी. शर्मा ओलीबाट श्रद्धेय धम्मवती गुरुमां, भिक्षु धर्ममूर्ति महास्थविर, भिक्षु कौण्डन्य महास्थविर र भिक्षु निग्रोध महास्थविरलाई अष्टपरिष्कार दान गर्नुभएको थियो भने पुस्तकका लेखक डा. अजय क्रान्ति शाक्य, राष्ट्रिय सभा सांसद डा. अञ्जना शाक्य लगायत उहाँहरूका पपरिवारले कार्यक्रममा आमन्त्रित सयैं भिक्षु एवं प्रव्रजित गुरुमांहरूलाई दान प्रदान गरियो ।

गुरु पूजा



२७ गुरुपूजा कार्यक्रम सञ्चालन गर्नुहुँदै धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीका सचिव लोचनतारा तुलाधर

२०८१ श्रावण ६ गते, आइतबार, गुरुपुन्हि
स्थान- धर्मकीर्ति विहार, धम्महल

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले, गुरु पूर्णिमाको दिन वर्षेनी सञ्चालन गर्दै आइरहेको गुरुपूजा कार्यक्रम यसदिन पनि सम्पन्न गरियो ।

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीका सचिव लोचनतारा तुलाधरले सञ्चालन गर्नुभएको यस कार्यक्रममा गोष्ठीका परिवारले श्रद्धेय धम्मवती गुरुमां प्रमुख विहारका आवासिय गुरुमांहरूलाई यथा श्रद्धा दान प्रदान गर्नुका साथै यसपालि धर्मकीर्ति विहारको भान्धाको लागि आवश्यक सामानहरू दानगरी पुण्य सञ्चय गरिएको थियो ।

कार्यक्रममा श्रद्धेय पञ्चावती गुरुमांले धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी परिवारबाट वर्षेनी सञ्चालन गरिए आइरहेको यस कार्यक्रमलाई सराहना गर्नुहुँदै यस पुण्य कार्यलाई यसरी नै निरन्तरता दिई पुण्य सञ्चय गरिरहन सक्नु भनी आशीर्वाद दिनभयो ।



श्रद्धेय धम्मवती गुरुमांको ९१ औं जन्मोत्सवको उपलक्ष्यमा उहाँको सुस्वास्थ कामना सहित बोधिसत्त्व चित्र अङ्कित थाङ्गा प्रदान गर्नुहुँदै महायानी गुरुहरू

गृही विनय विषयमा परिक्षा दिई उत्तिर्ण हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण

२०८१ श्रावण २६ गते, शनिवार

स्थान- धर्महल, धर्मकीर्ति विहार

गृहस्थ जीवन विताइरहनु भएका उपासकोपासिकाहरूले आ-आफ्नो जीवनमा पालन गर्नुपर्ने गृहस्थ नियमहरू इमान्दारपूर्वक पालन गर्नसके मात्र घर कलहको समस्या समाधान हुनेछ। आ-आफ्नो कर्तव्यलाई जानी यसलाई इमान्दार पूर्वक पालन गर्ने बानी भएका घर परिवार स्वर्गतुल्य रहने गर्छ। त्यसैले भगवान् बुद्धले हरेक परिवारका सदस्यहरू एक आपसमा मेलमिलाप पूर्ण वातावरण बनाई स्वर्गतुल्य जीवन विताउनका लागि आ-आफ्ना कर्तव्यको जानकारीको ज्ञान रहोस् भन्ने हेतुले गृही विनय शिक्षा बताउनु भएको छ। यसलाई मध्य नजर राखी श्रद्धेय धर्मवती गुरुमांले गृही विनय विषयमा प्रत्येक पूर्णिमाको दिन धर्मदेशना गर्नुभई कक्षा सञ्चालन गर्नुभएको थियो।

उक्त कक्षा समापन पश्चात् असार २३ गते धर्मकीर्ति विहारमा श्रद्धेय धर्मवती गुरुमां प्रमुख धर्मकीर्ति विहारका आवासिय गुरुमांहरूबाट ६४ जना परिक्षार्थीहरू मौखिक परिक्षा लिनुभएका थिए। ५० नम्बर अड्ड प्राप्तलाई ७५ उत्तिर्ण अड्ड र १०० नं. अड्ड प्राप्तलाई पूर्णाङ्ग राखी लिइएको उक्त मौखिक परिक्षामा १०० नम्बर नै प्राप्त गरी उत्तिर्ण हुन सफल ६ जना विद्यार्थी, १० देखि ९७ अड्ड ल्याई उत्तिर्ण हुन सफल २० जना विद्यार्थी र ५० देखि ७८ अड्ड प्राप्त गरी उत्तिर्ण हुन सफल १९ जना विद्यार्थीहरू समेत गरी जम्मा ६४ जना विद्यार्थीहरू उत्तिर्ण हुन सफल भएका थिए।

परिक्षामा उत्तिर्ण भएका सबै परिक्षार्थीहरूलाई श्रावण २६ गते शनिवार पुरस्कार वितरण गरियो। सम्माननिय प्रधान मन्त्री के.पी. शर्मा ओलीको प्रमुख

अतिथित्वमा एवं प्रथम महिला राधिका शाक्य र काठमाडौं महानगपालिकाका उपमेयर सुनीता डंगोलको अतिथित्वमा सञ्चालित उक्त पुरस्कार वितरण कार्यक्रममा श्रद्धेय धर्मवती गुरुमांले सभापतिको आशन ग्रहण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि सम्मानित प्रधान मन्त्री के.पी. शर्मा ओलीज्यूले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएपछि श्रद्धेय धर्मवती गुरुमांले पञ्चशील प्रार्थना गराउनु भएको थियो।

धर्मकीर्ति विहार संरक्षण कोषका सहकोषाध्यक्ष अरुण सिद्धि तुलाधरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सचिव प्रफुल्ल कमल ताम्राकारले स्वागत मन्त्रव्य व्यक्त गर्नुहुँदै विगत २५६० ओौ बुद्ध जयन्तीको अवसरमा वि.सं. २०७३ सालमा पनि सम्मानिय प्रधान मन्त्री के.पी. शर्मा ओलीज्यूलाई धर्मकीर्ति विहार धर्महलमा सम्मान गरिएको घटनालाई स्मरण गर्नुभयो।

यस कार्यक्रममा श्रद्धेय धर्मवती गुरुमांले प्रत्येक उत्तिर्ण विद्यार्थीहरूलाई खादा ओढाई सम्मान गर्नुभएको थियो भने सम्माननिय प्रधान मन्त्री के.पी. शर्मा ओलीज्यू एवं सम्पूर्ण उत्तिर्ण परिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

पुरस्कार प्रदान पश्चात् प्रमुख अतिथिज्यूबाट मन्त्रव्य प्रस्तुत भएको थियो भने श्रद्धेय धर्मवती गुरुमांबाट ओवाद मन्त्रव्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा धर्मकीर्ति संरक्षण कोषका सदस्य मदन रत्न मानन्धरले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो।

यस सम्बन्धी फोटोहरू अन्तिम कभरको भित्री पेजमा रहेको छ।

गृही विनय विषयक परिक्षामा उत्तिर्ण हुने सफल विद्यार्थीहरूको नाम एवं प्राप्ताङ्ग यसप्रकार रहेको छ -

क.	परिक्षार्थीको नाम	ठेगाना	प्राप्ताङ्ग
१	नारायण देवी मानन्धर	खुसिवुँ	१००
२	अष्टमाया महर्जन	तँलाक्षी	१००
३	अमीता मानन्धर	बनस्थली	१००
४	ऐश्वर्य लक्ष्मी ताम्राकार	ठाँहिटी	१००
५	कमल केशरी स्थापित	बाङ्गेमूढा	१००

६	अमीता मानन्धर	क्षेत्रपाटी	१००
७	अलिन्दा शाक्य	क्षेत्रपाटी	९७
८	सजला मानन्धर	कुलेश्वर	९७
९	लक्ष्मी बज्राचार्य	रक्तकाली	९५
१०	अमिता मानन्धर	रवि भवन	९५
११	बसुन्धरा मानन्धर	नयाँ बजार	९५

१२	रविना मानन्धर	चाबहिल	९५
१३	सविना महर्जन	ढल्को	९४
१४	मन्दिरा सिंह	नयाँ बजार	९४
१५	नानीहेरा प्रजापति	कुमाननी	९३
१६	मीना तुलाधर	टोखा	९३
१७	करुणा स्थापित	न्यूरोड	९३
१८	कमला केशरी तुलाधर	असन	९२
१९	नानीहेरा मुनिकार	बनस्थली	९१
२०	मिनरवती तुलाधर	त्यौड	९१
२१	तारणी स्थापित	बाङ्गमूढा	९०
२२	गुणकेशरी नकर्मी	ढल्को	९०
२३	अनिता शाक्य	चमति	९०
२४	विकाश मानन्धर	पकनाजोल	९०
२५	रामकुमारी मानन्धर	मरु	९०
२६	अञ्जु शाक्य	पाटन	८९
२७	सनिसा महर्जन	ज्याठा	८९
२८	निर्मला महर्जन	नरदेवी	८९
२९	सुभद्रा स्थापित	इन्द्रचोक	८९
३०	नोविद शाक्य	कमलपोखरी	८८
३१	सविना शाक्य	ढल्को	८७
३२	केशव डंगोल	कालधारा	८७
३३	अनिला कंसाकार	विजेश्वरी	८६
३४	दिल देवी महर्जन	नयाँ बानेश्वर	८५
३५	प्रेमा मानन्धर	पकनाजोल	८५
३६	प्रतिमा मानन्धर	क्षेत्रपाटी	८५
३७	सुभद्रा मानन्धर	तँलाक्षी	८५
३८	चित्त लक्ष्मी ताम्राकार	महाबौद्ध	८५
३९	मीरा मानन्धर	गौरीघाट	८५
४०	कृष्णा शाक्य	लगनखेल	८५
४१	रीना शाक्य	क्षेत्रपाटी	८४
४२	विष्णु देवी डंगोल	स्वयम्भू	८३
४३	माया देवी महर्जन	बहती	८२
४४	प्रेम लक्ष्मी तुलाधर	न्यत	८१
४५	चन्दा शाक्य	ढल्को	८०
४६	रीता दुवाल	भर्तपुर	७८

४७	लजना मानन्धर	कालिमाटी	७८
४८	ललिता शाक्य	इतुंबहाल	७७
४९	मन्दिरा महर्जन	सानेपा	७७
५०	शान्ति बज्राचार्य	चाकुपाट	७६
५१	रजना महर्जन	बालाजु	७३
५२	निमल शाक्य	नयाँबजार	७०
५३	लोकेश्वरी शाक्य	लगन	७२
५४	निशा डंगोल	सोहृखुडे	६८
५५	अनार शोभा कंसाकार	डल्तु	६८
५६	सरस्वती मानन्धर	क्षेत्रपाटी	६८
५७	मञ्जु तण्डुकार	बागबजार	६७
५८	बिना मानन्धर	चसान	६६
५९	कविता महर्जन	टेंगल	६५
६०	दुर्गा शाक्य	कमलपोखरी	६०
६१	चित्र कुमारी मानन्धर	बालाजु	५७
६२	लक्ष्मी श्रेष्ठ	तःननी	५१
६३	दुर्गा उपासिका	मरुटोल	५०
६४	रिकी महर्जन	ढल्को	५०

धर्मकीर्ति पत्रिका विशेष सदस्यहरू

क्र. सं. ९६८

रवि विर सिंह कंसाकार
कुलेश्वर, का.म.पा. वडा नं. १४
रु. २,०००/-



महापकरण पट्ठान पालि पाठ

वि.सं. २०८१ श्रावण १७, १८ र १९ गते


स्थान- निर्वाण मूर्ति विहार, किम्बोल, स्वयम्भू

निर्वाण मूर्ति विहार किम्बोल स्वयम्भूमा श्रावण १७, १८ र १९ गते तीन दिन सम्म महापकरण पट्ठान

पालि पाठ सम्पन्न भएको छ । प्रव्रजित गुरुमांहरूको तर्फबाट पाठ गरिएको उक्त ३ दिने कार्यक्रममा प्रथम दिन श्रावण १७ गते कुसुम गुरुमाले धर्मदेशना गर्नुभएको थियो ।



धर्मदेशना गर्नुहुँदै श्रद्धेय धम्मविजया गुरुमां एवं श्रद्धेय कुसुम गुरुमां



महापकरण पट्ठान पाठ गरिरहनु भएका

प्रव्रजित गुरुमांहरूको एक भलक

श्रद्धेय धम्मवती गुरुमां स्वास्थ्य उपचारकोष स्थापना



धम्मवती
स्वास्थ्य उपचार
कोष स्थापना
कार्यक्रममा यस
कोष बारे मन्त्रव्य
प्रस्तुत गर्नुहुँदै
क्षेत्रपाटी निःशुल्क
चिकित्सालयका
अध्यक्ष
डा. मनोज श्रेष्ठ

२०८१ श्रावण २६ गते, आइतवार
स्थान- धम्महल, धर्मकीर्ति विहार

क्षेत्रपाटी निःशुल्क चिकित्सालय र धर्मकीर्ति विहार संरक्षण कोषको सम्झौतामा एक कार्यक्रम सञ्चालन गरी श्रद्धेय धम्मवती गुरुमां स्वास्थ्योपचार कोष स्थापना गरिएको छ । उक्त कोषमा श्रद्धेय धम्मवती गुरुमांवाट दश लाख रुपैयाँ चन्दा प्रदान गर्नुभएको छ भने सोही अनुसार अन्य दाताहरूवाट पनि आ-आफ्नो श्रद्धानुसार चन्दा प्रदान गर्नुभएका छन् ।

धर्मकीर्ति विहार संरक्षण कोषका पदाधिकारीहरू क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोज श्रेष्ठ, समीर बजाचार्य, समाजसेवी सुजीव बजाचार्य, डा. क्रिष्णना, चिकित्सालय व्यवस्थापक लीना बजाचार्य आदिको उपस्थितिमा धर्मकीर्ति विहार संरक्षण कोषका सचिव प्रफुल्ल कमल ताम्राकारले सञ्चालन गर्नुभएको

उक्त कार्यक्रममा सहकोषाध्यक्ष अरुण सिद्धि तुलाधरले सम्झौतापत्र वाचन गर्नुभएको थियो । क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोज श्रेष्ठले प्रतिवद्धता मन्त्रव्य प्रस्तुत गर्नुहुँदै चिकित्सालयको चिकित्सा सेवाको विस्तारित योजना बारे जानकारी दिनुभएको थियो ।

प्रस्तुत सम्झौतापत्र अनुसार क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शुरुमा धर्मकीर्ति विहारका आवासिय गुरुमांहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । त्यसपछि यस विहारका शाखा विहारमा रहनुभएका आवासिय गुरुमांहरूलाई सेवा प्रदान गरिनेछ । सो पश्चात् यसले आफ्नो सेवा क्षमता बढाउदै काठमाडौं उपत्यका भित्रका भन्ते र प्रव्रजित गुरुमांहरूलाई पनि यो सेवा उपलब्ध गराउने योजना बुझिएको छ ।

कार्यक्रमको अन्त्यमा श्रद्धेय धम्मवती गुरुमांवाट आशीर्वचन प्रस्तुत भएको थियो ।

२६१३ औं धर्मचक्र प्रवर्तन दिवस

२०८० श्रावण ६ गते, आइतवार

असार पूर्णिमाको दिन भिक्षु रेवतको प्रमुख अतिथि-त्वमा श्रद्धेय भन्तेले अष्टशील, पञ्चशील प्रार्थना गराउनुभई बुद्धपूजा कार्यक्रम सञ्चालन गरिएको समाचार छ ।

प्राप्त समाचार अनुसार २६१३ औं धर्मचक्र प्रवर्तन दिवसको उपलक्ष्यमा सञ्चालित उक्त कार्यक्रममा समूहका कोषाध्यक्ष एवं उपासक रत्नभक्त हाँयजुले स्वागत मन्त्रव्य दिनुभयो ।

समूहका अध्यक्ष एवं मध्यपुर थिमि न.पा. वडा नं. ७ का वडा अध्यक्ष उपासक कृष्ण कुमार प्रजापतिले

असार पूर्णिमा एवं धर्मचक्र प्रवर्तन दिवसको महत्व उल्लेख गर्नुभई मन्त्रव्य व्यक्त गर्नुभए पछि सामूहिक पुण्यानुमोदन र दानप्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।

सो कार्यक्रममा समूहका कोषाध्यक्ष रत्नभक्त हाँयजुबाट भोजन जलपानको प्रायोजन गरी पुण्य सञ्चय गरियो भने भोजन पश्चात् साँस्कृतिक बाजा-गाजा बजाई बुद्ध मूर्ति खटमा राखी नगदेश ज्ञानमाला भजन खलबाट ज्ञानमाला भजन गरी नगदेश परिक्रमा गर्दै १६१३ औं धर्मचक्र प्रवर्तन दिवस कार्यक्रम सम्पन्न गरियो ।

पूज्य गुरु दिवंगत छैठौ संघनायक भिक्षु अश्वघोष महास्थविर भन्तेज्यूको सम्भना !

मानव जीवन जन्मदेखी मृत्यु पर्यन्त अनवरत चलिरहने यात्रा हो र यो व्यवहारिक यात्रा दुई किसिमवाट चल्ने गर्दछ । अध्ययन गरेर पुस्तक पढेर, पुस्तकको किरो मात्र भए तर व्यावहारिक ज्ञान नभएकाहरू पनि हुन्छन् कि पढेर जानिन्छ कि परेर भोगेर जानिन्छ । आज २०८१ श्रावण ६ गते गुरुपुन्हिको दिन अविस्मरणीय भिक्षु जीवन यात्रामा २०८०/०७/२५ गते मंगलवार, श्रीघः विहारमा गुद्युँली साँझको समयदेखि श्रामणेर गौतमको रूपमा प्रव्रज्या भएको दिनदेखि उहाँको म अन्तिम कान्छोचेला शिष्य, त्यो दिन देखि उहाँ मेरो अविस्मरणीय पूज्यपाद गुरुवर भन्ते, सादर वन्दना ! निब्बानस्स पच्चयो होतु । थेरवाद बौद्धधर्म शासनिक इतिहासको पानामा एक अद्वितीय ताराको रूपमा चम्किनु भएको थियो, त्यही चम्किलो तारा सम्पूर्ण चेलाचेली र श्रद्धालु उपासक उपासिकाहरूलाई सदाको लागि छोडेर जानुभयो । २०७५ चैत्र २२ गते आफ्नो भौतिक देहलाई त्यागेर उहाँ सदाको लागि चम्किलो तारा बिलाउनु भयो । तर बौद्ध जगतमा उहाँको छाप अविस्मरणीय एवं मूर्चिरस्मरणीय प्रत्येक थेरवाद बौद्धहरूको हृदयमा यहाँको पूज्य व्यक्तित्व सजीव बनेर इतिहासको कोसेदुङ्गाको रूपमा अमर रह्यो । अरू मरेर माटो खरानी बने, उहाँले समाजमा गरेका समाज सेवा कीर्तिहरू जीवित भएर रहेका छन् ।

श्रद्धेय भिक्षु अश्वघोष महास्थविर ललितपुर स्थित ओकुबहाल निवासी माता लक्ष्मीमाया शाक्य पिता चन्द्रज्योति शाक्यको कान्छा सुपुत्रको रूपमा वि.सं. १९८३ जेठ ३१ गते, सोमवार (ई.सं. १८ मई १९२६) का दिन जन्मनु भयो । उहाँको गृहस्थी नाम बुद्धरत्न शाक्य १६



वर्षको उमेरमा भिक्षु धर्मलोक र अमृतानन्द भन्तेहरूमा जिम्मामा सुम्पिएको थियो । २००१ साल पौष महिनामा कुशीनगरमा भिक्षु उ चन्द्रमणी महास्थविरको उपाध्यायत्वमा र भिक्षु अमृतानन्दको आचार्यत्वमा श्रामणेर अश्वघोषको रूपमा उहाँ प्रव्रजित हुनुभयो । उहाँ भिक्षु अमृतानन्द महास्थविर भन्तेको पहिलो शिष्य हो । बौद्ध धर्मसंघ, बौद्ध साहित्यकार लेखक पनि हुन् । मौलिक व्यक्तित्व हुन् । आज मैले यसरी लेख्न थालेको आचार्य प्रति शिष्यको कर्तव्य गुरु पूर्णिमाको दिन भिक्षु जीवनको यात्रा श्रामणेर प्रव्रजित देखि उपसम्पदा २०८२ माघ ३० भएर संगसँगै ४/५ वर्षसम्म बसेको अर्ति उपदेश दिएको लेख्न, पढन प्रेरणा दिएको सम्भना आउँदो रहेछन् । मेरो गुरुको अमरवाणी “केवल विद्वान् बन्तुतिर मात्र नलाग, असल मान्छे भएर बाँच्न सिक” भन्नुभएको ज्ञान उपदेश सम्भना आउँछन् । गुरुले देखाएको पथमा हिंडन म मेरो जीवन रहन्नेले प्रयासरत रहन्छ, यही सङ्कल्प लिएको छु । मलाई अति नै माया, प्रेरणा, करुणाले श्रीघः विहार प्रमुखको रूपमा राख्नुभयो । “म मरेपछि तिमीलाई गाहो होला, आफ्नो खुट्टामा उभिन सिक जीवन जीउन सिक” भन्नुहुन्थ्यो । सही ढङ्गले बाँच्ने मार्ग दर्शन दिनुभयो । अहिले पो सोच्दै मन साहै दुखी रहन्छ । बल्लबल्ल विस्तारै पीडा विसेको महसुस गरिरहेको थिएँ । वि.सं २०७८ मासिर १६ गते पिता दिवंगत हुनुभयो, भनै दुहुरो भएको जस्तो लाग्यो । अब गुरु पनि छैन । प्रकृतिको नियम विधि विधानको संस्कार सबैले एक न एकदिन अङ्गाल्नै पर्दौरहेछ । मेरो गुरुको सिद्धान्त र दर्शनको कुरा भन्दा पनि व्यवहारमा जोड दिनुहुन्थ्यो । उहाँ सरल ज्ञानी भिक्षु

भए पनि कहिलेकाही भोक्तिकनु हुन्थ्यो । असल मान्छे बन्न किताब (पुस्तक) लेख्नुभएर सबैलाई जागृत गराउनुभएको थियो । किताब (पुस्तक) हरू छपाएर निःशुल्क वितरण गर्नुभएको थियो । मनमा कुनै पनि कुरा लुकाउने बानी छैन । त्यो नै उहाँको विशेष गुण हो । उहाँको विचार अरूको भन्दा अलि फरक किसिमको थियो । राष्ट्रिय सभामा स्मरणीय भूमिका छन् । धर्मप्रचार तथा लेख्नमा विविधा: उहाँको विशेषता व्यावहारिक शिक्षामा जोडिनेमा सुप्रसिद्ध । साँच्चकै हामी भिक्षुहरूको उहाँको शिष्यहरूको लागि गड फादर (God Father) पिता तुल्य व्यक्तित्व हुनुहुन्थ्यो ।


व्यावहारिक भिक्षु नै हुन ७० वर्ष लामो समय भिक्षु जीवनको यात्राका विभिन्न विसौनीहरू छन् । त्यो धर्मयात्राको सेरोफेरो धुम्दै फिर्दै उकाली ओराली दुःख-सुखको अनुभव बटुल्दै धुम्ती र तिता-मिठा अनगिन्ती कुइनेट्टाहरू पार गर्दै उहाँ ९३ वर्षको उमेरमा धापासीस्थित ग्राण्डी हस्पिटलमा भौतिक देहलाई सदा-सदाको लागि त्यागनुभयो ।

प्रेरणाका स्रोत व्यावहारिक सरल स्वभावका दिवंगत भिक्षु अश्वघोष महास्थविर संघनायक गुरु भन्तेको पार्थिव शरीरलाई २०७५ चैत्र २४ गते कर्णदीपमा विधिवत रूपमा दाहसंस्कार लगातै एक अध्याय समाप्त भएको थियो । मानिस जन्मएपछि अवश्यम्भावी छ । मृत्यु जीवनको सत्य हो । अन्तिम संस्कारमा प्रतिष्ठित व्यक्तित्वहरूको समेत उपस्थित अन्तिम संस्कारमा नेपाली सेनाले विशेष सलामी चढाएका थिए । त्यो बौद्ध धर्म थेरवाद बौद्धहरूको बहुमुखी अद्वितीय व्यक्तित्वका रूपमा महान मानवतावादी विचार उत्कृष्ट गुण स्तरका एक सफल भिक्षु, सफल व्यक्तित्वका रूपमा चिनिएका थिए । आदर गौरव गर्ने योग्य व्यक्तित्व गुरुको सम्भनामा उहाँ यस भौतिक लोकबाट विलिन भएपनि उहाँले देखाइदिनु भएको भिक्षु जीवन यात्रा अनि आदर्शमय शिक्षालाई शिरोपकार गरी उहाँ प्रति मेरो हृदय देखि उहाँको गुणानुस्मरण गर्दै निर्वाण कामना, सहित मगध बुद्ध विहार परिवार, श्रीघ: विहार परिवारबाट पनि हार्दिक श्रद्धाङ्गली अर्पण गर्दछौं ।

- भिक्षु गौतम
श्रीघ: विहार, काठमाडौं



पाप कर्म (अकुशल कर्म) कहिल्यै नगर्नु
पुण्य (कुशल कर्म) गर्दै जानु ।
आपनो चित्त (मन) लाई शुद्ध गर्नु ॥
यही नै बुद्धको उपदेश हो ।




बिश्व मोटर ट्रेडर्स

अनूर सुन्दर तुलाधर
सलिल सुन्दर तुलाधर
काठमाडौं, नेपाल ।

मोबाइल: ९८५१०५११३१, ९८५१०५११४७
e-mail: vishwamotor@gmail.com

टोयोटा, मित्सुबिसि, निशान, इसुजु, सुजुकि इत्यादि गाडिका पार्ट्सहरूको साथै व्याट्रि र इन्भर्टरको लागि सम्पर्क गर्नुहोस् ।



धम्मवती गुरुमांको ९१ औं वर्षीय जन्मोत्सवको शुभकामना

नेपालमा थेरवाद बुद्धधर्मको शासनिक कार्यमा प्रव्रजित गुरुमांहरू सर्वित्य रहाँदै आउनुभएका छन् । यस क्षेत्रमा भिक्षुणी धम्मवती सबै प्रव्रजित गुरुमांहरूका गुरु आमा हुनभई बुद्ध शासनिक

क्षेत्रमा महत्वपूर्ण योगदान दिई

आउनुभएको छ । जीवन एउटा यात्रा हो ।

यस यात्रामा विभिन्न विसौनीहरू छन् । धम्मवती गुरुमांको धम्म यात्राको सेरोफेरो घुम्दै फिर्दै उकाली ओराली, दुःख र सुखको अनुभव बटुल्दै ९१ औं वर्षीय जन्मोत्सवको शुभउपलक्ष्यमा भिक्षु महासंघबाट साप्ताहिक अभिधर्म पाठ र धर्म देशना गत श्रावण १ गते मंगलवार देखि ८ गते मंगलवारसम्म सञ्चालन भएको छ । यो कार्यक्रम धम्मवती गुरुमांको जन्मदिन मनाउदै वर्षीनी सञ्चालन भइरहेको छ । थुप्रै प्रव्रजित गुरुमांहरूका संरक्षक हुनुभई उहाँहरूलाई राम्रो आश्रय दिन सफल हुनुभएको गुरुमां धम्मवती नारी जातीका लागि आधार स्तम्भ हुन सफल भएको छ । नेपालमा थेरवाद बुद्धधर्म जनमानसमा फिजाउनको लागि धम्मवती गुरुमांले पुच्याउनु भएको योगदान र उहाँको दृढ मनोबल शक्ति विषयमा जान्नको लागि “स्नेही छोरी” उपन्यास अध्ययन गर्न सकिन्छ । धम्मवती गुरुमांको विवेकपूर्ण लगनशीलताले उहाँको मानवीय गुण दर्शाएको छ । जुनदिन मलाई धम्मवती गुरुमांले शान्तिको बाटोमा हिँडन सिकाउनु भयो त्यो दिन देखि उहाँले मलाई कर्म बनाइदिनु भयो ।

त्यसैले मैले उहाँलाई कर्म बनाई दिनु हुने गुरुमां भन्छु । गुरुमांको अपार मायालाई कदर गरेर आज उहाँको ९१ औं वर्षीय जन्मोत्सवको शुभकामना दुई शब्द लेख्दै छु । मलाई श्रामणेर बन्न प्रव्रजित हुनका लागि मात्र नभएर उपसम्पदा भिक्षु बन्नका लागि उर्जा प्रेरणा प्रदान गर्नु हुने उहाँ गुरुमांको योगदानले गर्दा यस परिवेशमा मैले उभिने मौका पाएको छु । धम्मवती गुरुमांको यस कदमलाई कृतज्ञतापूर्वक स्मरण गर्दछु । यही कदमको कारणले मैले नेपालका छैठौं संघनायक श्रद्धेय भिक्षु अश्वघोष महास्थविर गुरुवर भन्नेको छत्रछाँयामा रहने सौभाग्य पाएको छु । नेपाल बुद्ध जन्मभूमि नेपाल आमाको सुपुत्री धम्मवती गुरुमां

धर्मप्रेमी नारी समाजको उत्कृष्ट सफल एवं सार्थक नारीको रूपमा उभिनु भएकी छिन् । अन्य प्रतिभाशाली ऐतिहासिक नारीहरू सीता, भूकुटी, पारिजात, पासाङ्गल्हामु शेर्पा आदि जस्तै उदाहरणीय नारीहरूको रूपमा उहाँ पनि अगाडि बढै हुनुहुन्छ । नारी प्रतिभा, पुरुष प्रतिभा भन्दा कम छैनन् भनि उहाँ उदाहरणको रूपमा उभिनु भएकी छिन् । नेपालको बुद्धशासनिक क्षेत्रमा समर्पित एक महत्वपूर्ण व्यक्तित्व ‘शासनधज धम्माचरिय’ ‘अगमहागन्थवाचक पण्डित’ धम्मवती गुरुमां ९१ औं वर्षमा प्रवेश गर्नुभएको उपलक्ष्यमा उहाँको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं बुद्धशासनिक क्षेत्रमा अभ बढी योगदान पुच्याउन सक्न भनि मैत्रीपूर्ण हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

सबैको गुरुआमा धम्मवती ९१ औं वर्षको शुभकामना

सबै नारीहरूका गुरु आमा बनेकी छिन्

सबै जनको प्रिय गुरु आमा बनेकी छिन्

सबैलाई माया प्रेरणा उपदेश दिइन्

नेपाल फर्कदा धेरै कठिनाई भोग्नु परेकी थिइन् ।

गणेश कुमारी शाक्य थिइन सौभाग्यवती

सबैको प्रिय गुरुआमा धम्मवती

मानवीय जीवन सारपूर्ण प्राप्त गरिन्

कलिलो उमेरमा शक्ति र अदम्य साह बटुलिन् ।

घनघोर जंगलको बाटो पार गर्दै

बौद्ध राष्ट्र बर्मा (स्यानमार) पुगिछाडिन्

सारपूर्ण जीवन चम्काउँन १३ वर्षसम्म पढन थालिन्

प्रव्रजित भावमा बुद्ध शिक्षा आफूभित्र भरिन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय धम्मवती नाम राखेकी छिन्

जस्तो गुरुआमाको धम्मवती नाम उस्तै काम

धम्मवती नामलाई सार्थक तुल्याउदै छिन्

आजसम्म धम्मवती गुरुआमा हतोत्साहित हुनु भएन ।

मेरो आँखामा धम्मवती गुरुआमा छिन्

उहाँको दयालु, मायालु कमलो छन् मन

बहुजन हिताय बहुजन सुखाय मन तन

दृढ मनोबल शक्तिको स्नेही छोरी उपन्यास गरौ अध्ययन ।

धम्मवती गुरु आमाको जन्म आषाढ पूर्णमाको दिन

सम्भदै जन्म दिन मनाउन पाएकोमा धन्य

९१ औं वर्षको सफलताको भावना

धम्मवती गुरु आमालाई मैत्रीपूर्ण शुभकामना ।

- भिक्षु गौतम स्थविर, श्रीघ: विहार प्रमुख



धर्मकीर्ति धर्मवती सम्मान सम्मानित जीवित ताःलाम्ह

डा. रीना तुलाधर बनिया यागु म्हसीका

1963 April.

- डा. रीना अष्टमान सिं बनिया वा दिलशोभा बनियाया माइलीम्ह म्हाय् खः, वय्क इतुंवहालय् जन्म जूगु जन्म मिति

• वय्कःया स्वम्ह तता केहें व किजा छम्ह दि ।
 • डा. रीना साहु द्रव्य मान सिंह तुलाधरया तःधिकःम्ह भौमचा खः । साहु द्रव्य मान सिंहयात भाइराजा साहु नं धायगुया: । स्व. साहु भाइराजा व्य धर्मकीर्ति विहार दाता खः । वय्क बुद्ध धर्म प्रति तसकं नुगः क्वसाःम्ह व्यतिः खः । वय्क नं बुद्ध विहार, ध्यानकुटी विहार, गणमहाविहारय् नं योगदान याना दिगु दु ।

• डा. रीनाज्यूया उच्चमाध्यमिक विद्यालय ल्या:
 क) त्रिभुवन विश्वविद्यालय पाखें अर्थशास्त्रय् स्नातकोत्तर याना दिइगु, ई.सं. १९८६
 ख) त्रिभुवन विश्वविद्यालय पाखें Migration & Urbanization MA याना दिइगु, ई.सं. १९९४
 ग) परियति सधम्म कोविद, ई.सं. १९९८
 घ) पाली भाषाय् स्नातकोत्तर याना दिइगु, ई.सं. २०२३
 उ) Woman in Informal Sector in Nepal लय् विद्यावारिधि याना दिइगु, ई.सं. २०१४

• वयकःयागु सफूत यक्व प्रकाशित जुइधुंकुगु दु ।
 क) आमाबुवा र छोराछोरी, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी संक्षिप्त, चिर सम्मानित गुरुमां धर्मवती, थिथि स्वाँ जिगु क्यवया । मोती बाखँ पुचः वा:जु भू । अभिधम्म, श्रद्धेय धर्मवती गुरुमां नं देशना याना विजयागु फुक्कं मुनाः प्रकाशित याना दिइगु खः ।

• अनुभवतः
 क) Faculty Member, Thervada Buddhist University, Lumbini
 ख) Assembly Member Nepal Academy, 2012 AD.
 ग) Associate Professor, Tribhuvan University, 2009 AD.
 घ) Lecturer, Padma Kanya College, 2009 AD.
 उ) Office Assistant, Balaju Autoworks.

- डा. रीनाज्यूया बाखँ त न प्याहाँ वय् धुंकुगु दु – विश्वभूमि, सन्ध्या टाइम्स, नेपाल भाषा टाइम्स थिथि: पत्रिकाय् ।
- डा. रीनाज्यूया विभिन्न ख्यलय् पुरस्कृत जुई धुंकुगु दु
 क) स्वर्ण तम्मा, परियति सद्धम्म कोविद
 ख) पञ्चविर सिंह सिरपा
 ग) भनिता श्री साहित्य सम्मान
 घ) जरीमैया साखः लुमन्ती सिरपा:
 उ) जनमत सम्मान
 च) मोती लक्ष्मी सिरपा:
 छ) दिर्घ सेवा पदक
 ज) नेपाल मण्डल साहित्य सम्मान
 झ) धम्म विजया पदनम सम्मान
 ङ) हाम्रो मित्र युवा समूह सम्मान
 ट) बौद्ध महिला संघ सम्मान
 ठ) राजदास साहित्य सम्मान
 ड) रस्मी वीर सिंह सिरपा:
 ढ) प्रेम मोहन सिरपा:
 ण) रस्मी उदाय समाज सम्मान
- वय्क यागु लेख रचना त बेलाबखतय् गोरखापत्र, मधुपर्क, हिमालय टाइम्स, समाचारपत्र, अन्नपूर्णपोष्ट, धर्मकीर्ति पत्रिकाय् पिहाँ वया च्वंगु दु ।
- डा. रीनाज्यूया यक्व थासय् कार्यकारिणी सदस्य जुया च्वना दिगु दु ।
 क) सत्यमोहन जोशी फाउण्डेशन
 ख) कमल प्रकाश मल्ल फाउण्डेशन
 ग) नेपाल भाषा परिषद
 घ) नेपाल बौद्ध महिला संघ
 उ) शाक्यधिता इन्टरनेशनल नन्स् एसोसिएसन नेपाल च्याप्टर
 च) धर्मकीर्ति संरक्षण कोषया कोषाध्यक्षनं जुइ धुंकुगु दु
 छ) वयकः Co-ordinator जुया नं ज्या याना दि धुंकुगु दु धर्मकीर्ति विहारय्
 ज) धर्मोदय सभाय आजीवन सदस्य
- डा. रीनाज्यूया Conferences, Seminar Work Shop नं व्यती क्या दि धुंकुगु दु ।

- क) वयक नं 15th Sakyadhita International Conferences य, Paper Presentation याना दि धुंकूगु दु
- ख) International Buddhist Conference Paper Presentation याना दि धुंकूगु दु ।
- ग) Foundation of SAARC, Writers & Literature Nepal Chapter नं
- घ) Buddhism & Sugata सौरभय नं Paper Presenter जुया दिइ धुंकूगु द ।
- वयक्ल यक्व विदेश नं भ्रमण याना दि धुंकूगु दु, England, France, HongKong, Indonesia, India, Malaysia, Mynmar, Singapore, Thailand, Protugal, Philippines, Mauritius, China, Comodia, United States, Australia.
 - वयक नं आनन्द भुवन विहार, धर्मकीर्ति अध्ययन गोष्ठी नं कक्षा कयादीगु खः ।
 - वयकः नं बुद्ध धर्मया ख्यलय् याना दिइगु ज्या व धर्मकीर्ति विहारय् याना दिइगु योगदान यात सकल

धर्म पासापिसं सदैव लुमंका च्वनी । वहे योगदान निमित वयकः धर्मकीर्ति धर्मवती सम्मान नं सम्मानित जुयादीगु दु । प्रस्तुती- उमिला तुलाधर

दान गरिएको आँखा प्रत्यारोपण

नगदेश बुद्ध विहारका उपासिका हेलदेवी धजुको वि.सं. २०८१ असार १८ गते बेलुका ६ वजे देहावसान पछि राती १० वजे तिलगङ्गा आँखा उपचार केन्द्रका चिकित्सकहरूको सहयोगमा देहावसान स्थल निवासमा नै दुईवटै आँखा तिलगङ्गा आँखा केन्द्रलाई दान गरी दान उपारमिता कार्य सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार दान गरेको आँखा मध्ये एउटा आँखा मोरङ्ग जिल्ला विराटनगर निवासी वर्ष ५६ का यादव थरका प्रौढ व्यक्तिलाई प्रत्यारोपण गरियो भने अर्को आँखा भापा जिल्ला विर्तामोड निवासी वर्ष ६३ का प्रौढ व्यक्तित्वलाई सफल प्रत्यारोपण गरिएको समाचार उल्लेख गरिएको छ ।

अनिच्चावत संखारा उप्पादवय धम्मिनो
उपज्जित्वा निरूजभक्ति तेसं वूपसमो सुखो



जन्म :

ने.सं. १०४७ गुलाथ दुतिया
(वि.सं. १९८४ श्रावण २८ गते)



दिवंगत :

ने.सं. ११३० गुलागा: दुतिया
(वि.सं. २०६७ भाद्र १० गते)

दिवंगत मां लक्ष्मी हेरा शाक्य, ठमेल

प्रातः स्मरणिय जिमि मां लक्ष्मी हेरा शाक्य दिवंगत जुयाबिज्याःगु १४ दँ पूवन । वसपोलया परलोक जीवन सुगतिमय जुयाः निर्वाण हेतु नं चूलायमा धका: कामना याना । अथेहे दिवंगत जुया बिज्याःपिं जिमि मेपिं पितृजनपिनि नं परलोक जीवन सुगतिमय जुयाः निर्वाण हेतु चूलायमा धका: आशिका यासे दिवंगत जुया बिज्याःम्ह जिमि मां सहित पितृजनपिनि पुण्य स्मृतिस पुण्यानुमोदन याना । भवतु सब्ब मंगलम् ।

काय पञ्चरत्न शाक्य

ठमेल



धर्मकीर्ति अश्वघोष सम्मान सम्मानित जुया दिइम्ह भाजु इन्द्र कुमार नकर्मिजुया म्हसिका

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठि छु दं न्त्यः निसें विया वयाच्चंगु धर्मकीर्ति अश्वघोष सम्मान गोष्ठिया ५२ औं वार्षिक भेलाय् भाजु इन्द्र कुमार नकर्मियात

लःल्हाःगु खः। विशेष याना थ्व सम्मान धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठिइ दुने च्वना सक्रिय एवं निस्वार्थ भावं गोष्ठिया गतिविधिइ उल्लेखनीय योगदानयापि सदस्यपिन्त सम्मान याइगु थ्व सिरपा खः। धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठिइ निरन्तर प्रत्यक्ष व अप्रत्यक्ष रूपं योगदान विया च्वनादीपि पिजम्ह सदस्ययात धर्मकीर्ति अश्वघोष सम्मान देछाइगु खः अथेतुं धर्मकीर्ति धम्मवती सम्मान मिसापिन्त विइगुखः।

इन्द्र कुमारजुया अबुजु धनबहादुर नकर्मी व मा ईश्वरी नकर्मी खः, तिरी मय्जु सरस्वति नकर्म अले काय् भाजु इशान नकर्म खः। इन्द्र कुमार छम्ह बहु आयामिक व्यक्तित्वया कारणं विभिन्न संघ संस्था आबद्ध जुया र्यसुलाःगु पलाः न्त्याका च्वम्ह वय्कःयात भी सकस्यां म्हस्यूम्ह हे खः।

लजगाःयाकथं स्किल नेपालय् वय्कः कार्यरत जुयाच्चंगु दु। वय्कया शैक्षिक योग्यता वाला स्वयेगु खःसा सन् २०१६ Master's in Theravada Buddhism, Theravada Buddhist Academy/LU, Bachelor's Degree in Commerce, Public Youth Campus/TU कोचाय्का दिगु खः। सन् १९८६ SLC Shanti Shiksha Mandir Madhyamik Vidyalaya पास यानादिगु खःसाबौद्ध परियति नं सद्बूम्म पालक पदक तक कायेत तालाका दिइ धुकुगु खः। प्राविधिक योग्यता स्वयेगु खःसा नं (1985-1988) Certificate in Electrical Engineering (IE) Mechanical Training Centre (MTC), Balaju, Kathmandu पाखें हासिल यानादिगु दु।

थीथीबौद्ध संघ संस्था नाप आवद्ध जुयादीम्ह धर्मकीर्ति विहार नाप यक्व स्वापु दुम्ह वय्कः धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी वि.सं २०५७ निसें २०५९ तक सचिवया पदय् च्वना ज्याःयाना दीधुकुगु दुसा वि.सं २०५९ निसें २०६२ साल तक उपाध्यक्षया पद नं सम्हालेय यानादीधुकुदु। अथे धर्मकीर्ति संरक्षण कोषया सदस्यजुया

नं यक्व ज्याःयाना दिगु दु। धर्मकीर्ति विहारया विभिन्न गतिविधिइ संलग्न जुया थिथि कार्यक्रम् संयोजक जुया भाला काया दिइगु गथेक धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया निरन्तरता जुयावयाच्चंगु शनिवारया कक्षाय् संयोजक, प्रव्रज्या दिवस, गुरुपुजा, वार्षिक भेला आदि संयोजक जुया ज्याः भाला कादीइगु दु। धर्मकीर्ति पुस्तकालया अध्यक्ष नं जुयादिइ धुकुदु। छगू इलय् गोष्ठि न्यायेकेगु याःगु न्यान्हु तक न्यायाइगु अन्तर स्कूल रनिना शील्ड बौद्ध हाजिरी जवाफ प्रतियोगिताय् वय्कःया विशेष योगदान दु। अथे धर्मकीर्ति विहारयात धन मन ग्वहालियायेत मन व्यवसाम्ह इन्द्र कुमारया दम्पतिपाखें थःपिनि २५ वर्षया त्यपु जीवन हनागु उपलक्ष्य् धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीयात रु. २५,०००/- तका लल्हागु खः।

धर्मकीर्ति विहारया थिथि भोजन पुचः मध्ये मिजः पुचः भोजनये थः अबुजुं यानादीगु विभिन्न ज्याःयात निरन्तरता विसें श्रीघः विहारस्थित कोम बहालय् प्रत्येक संल्हु दिनस, अभिधर्म पालि पाठ्याई बलय् भन्ते, गुरुमां व उपासक-उपासिकापिन्त जलपान, भोजन दान कार्यक्रम सञ्चालन यानावया च्चंगु दु।

अथेहे पुस्तक प्रकाशन याइबलय् नं संयोजक जुया ज्याःभाला कादीगु दु गथेक “अभिधर्म पालि” (संक्षिप्त पालि र परिचय), धर्मकीर्ति प्रकाशन, (संक्षिप्त पालि व म्हसिका); आनन्द भूवन विहार, “अभिधर्म पालि” (संक्षिप्त पालि व म्हसिका); धिर्जविर- कृष्णमति स्मृति प्रकाशन खः। अथे हे लेखक जुया नं धर्मकीर्ति लुखाँ किताब च्यादीगु दु। अथेहे विभिन्न पत्रपत्रिका नं च्वसु च्यया प्रकाशन यानादीगु दु वय्कः।

नकर्मी समाज सेवा पुचः (संघ) या आजीवन सदस्य एवम् कार्यकारिणी सदस्य खः।

थुकथं धर्मकीर्ति विहार थिथि इकाइलय् नाप विभिन्न बौद्ध विहार, बौद्ध संस्थाय् मदिकः ग्वहालि याना बहुजन हिताय बहुजन सुखायया लागि निरन्तर न्त्याःवने फयेमा हानं हानं थुकथं सफलता प्राप्त यासें थःगु मनुष्य जीवनया सार्थकता न्त्यव्यया च्वनेफयेमा धकाः कामना यासें भिन्तुना देछाना च्वना।



प्रस्तुति- दीना कंसाकार

आरुस लाईफस्टाइल हस्पिटल

Aarus Lifestyle Hospital, Kupondole

श्रद्धेय भिक्षुणी धम्मवती गुरुमांया ग्वीछदं जन्मदिंया शुभउपलक्षे वसपोलया भिं उसाय् व ता आयुया आशिका यासे थुगु हस्पिटल परिवारं वसपोलयात भिन्तुना देव्छाना । थुगु शिलसिलाय् धर्मकीर्ति विहारया श्रद्धावान् उपासक-उपासिकापिन्त थुगु आरुस लाईफस्टाइल हस्पिटलया सम्पूर्ण स्वास्थ्य सेवाय् सेवा अनुसार १०% निसें ३०% तक छुट बीगु सुचं वियाच्वना ।

थुगु हस्पिटलय् उपलब्ध याना वयाच्वंगु स्वास्थ्य सेवा त- डाक्टर परामर्श सेवा, २४/७ आपतकालिन सेवा, सघन उपचार सेवा, विरामी भर्ना, २४/७



Aarus Lifestyle Hospital

South Asia's First Lifestyle Hospital

As the first-of-its-kind hospital, AaRus puts patient first, with growing emphasis on preventive medicine and lifestyle intervention to prevent chronic disease and improve overall health and wellbeing.

प्याथोलोजी त्याब (Blood Test Lab), अपरेशन सेवा, एक्सरे, इको, ई.सि.जी. सेवा, बायोथेसिओमिटरी (Biothesiometry) सेवा, सम्पूर्ण शरीरया भिडियो एक्सरे (Ultrasound Radiology) सेवा, शारीरिक व्यायाम कक्ष व स्वीमिंग पूलया सुविधा ।

विशेषज्ञ डाक्टर परामर्श सेवा मध्ये मेडिसिन, मधुमेह, थाइराइट उपचार, किड्नी पत्थर अपरेशन, मुटुरोग, लिभर, छाला सम्बन्धी, प्वारोग, प्रशुति सम्बन्धी, बालरोग, प्लास्टिक सर्जरी, पुलि (Knee Operation) सम्बन्धी सर्जरी, नाक, कान, घाँटी, डेण्टल सम्बन्धी सेवा आदि ।

OUR SERVICES


- Doctor Consultation
- 24/7 Emergency Services
- ICU Department
- In-Patient Department
- 24/7 Pathology Services equipped with cutting edge Lab Equipments
- 24/7 Pharmacy Services
- State-of-the-art-modular Operating Theatre
- Psychology and Counselling
- Dentistry
- Ophthalmology
- Dietician Consultation
- Ultrasoundography (USG)
- Electrocardiogram (ECG)
- Echocardiogram (ECHO)
- X-ray
- Biothesiometry
- Diabetes Awareness Program (DAP)
- Thyroid Awareness Program (TAP)
- Lifestyle and Obesity Clinic

OUR DOCTORS

- Medicine / Endocrinology
 - Dr. Amit Shakya
 - Dr. Rupak N. Bhari
 - Dr. Jasmeen Tuladhar
 - Dr. Sukanti Shah
 - Dr. Sunil Chaudhary
 - Dr. Santosh Shakya
- Khadgi Institute of Endourology
 - Dr. Sanjan Khadgi
- Cardiology
 - Dr. Arun Maskey
 - Dr. Shekhar Rajbhandari
 - Dr. Sajan Gopal Vaidya
 - Dr. Nagma Shrestha
- Nephrology
 - Dr. Lushan Singh
- Dermatology
 - Dr. Nabin Bhakta Shakya
 - Dr. Suman Nepal
- Neurology
 - Dr. Samarth Singh
- Gastroenterology
 - Dr. Amit Man Joshi
- Anesthesiology
 - Prof. Dr. Babu Raja Shrestha
- Gynecology
 - Dr. Rumina Malla
 - Dr. Meenu Suwal
 - Dr. Kumkum Jha
 - Dr. Nija Rajbhandari
- Radiology
 - Dr. Ashim Shakya
 - Dr. Boblin Shakya
 - Dr. Banita Shrestha
- Rheumatology
 - Dr. Prayush Sharma
- Pathology
 - Dr. Karishma Malla Vaidya
 - Dr. Renu Shrestha Shakya
 - Dr. Pratik Rajkarnikar
- Pediatric
 - Dr. Simmi Gurubacharya
 - Dr. Rajesh Lal Gurubacharya
- Orthopaedic and Spine Surgery
 - Prof. Dr. Suraj Bajracharya
- Cosmetic Surgery
 - Dr. Jaswan Shakya
- Burn and Plastic Reconstructive Surgery
 - Dr. Sandesh Maskey
- General Surgery
 - Dr. Mukund Rai Joshi
 - Dr. Robin Bahadur Basnet
- Psychology / Psychiatry
 - Dr. Ashish Dutta
- Nutrition
 - Dr. Pratima Sen
 - Dr. Kalpana Rajbanshi
- Chest Physician
 - Dr. Pankaj Deo
 - Dr. Rakshya Pandey
- AaRus Dental Care
 - Dr. Gunjan Kumar Shrestha
 - Dr. Bidhan Shrestha
 - Dr. Mohinsha Shahi
 - Dr. Gunjan Thapa
 - Dr. Riju Shrestha
- Bone Health & Neuro Spine Joints, Rehabilitation Center
 - Dr. Bhaskar Rai Pant
 - Dr. Prashant Adhikari
 - Dr. Sandeep Bhandari
- Nepal ENT Centre
 - Dr. Arpan Pant
 - Dr. Milind Maharan
 - Dr. Chandan Baranwal
 - Dr. Sujan Singh Chettri

♦ Kupondole Height, Lalitpur-10
 ♦ 01-5970047, 01-5444358
 ♦ 9802098001
 ♦ admin@aarus.com.np
 ♦ www.aarus.com.np

Helpline: 1-66001-66001



App Download

Contact Details

ठेगाना- कोपुण्डोल हाईट, हिमालय होटलया न्यूने, BYD Motor गाडी शोरुम नाप ।

थुगु हस्पिटलया मधुमेह व थाइराइड रोग विशेषज्ञ डाक्टर सेवा किलिनिकल -

१) सानो ठिमी, २) बौद्ध, ३) पोखरा, ४) विराटनगर

स्वापू फोन नं. ९८०२०९८००९/९८४९०२६९८६/५४२२८८९/५४३६८३९ व ५९७००४७

अनिच्चावत संखारा उपादवय धम्मिनो
उपज्जित्वा निरूजभन्ति तेसं वृपसमो सुखो



दिवंगत उपासक दुर्गादास रज्जित

जन्म: बि.सं. १९६८ मंसिर २१ गते
दिवंगत: बि.सं. २०६४ पौष ३ गते, नवमी

दिवंगत उपासिका लक्ष्मीदेवी रज्जित

जन्म: बि.सं. १९९९ वैशाख चौथी
दिवंगत: बि.सं. २०७८ भाद्र २२ गते, औंशी

अनन्त गुणले भारिका प्रातःस्मरणिय हामा
बुबा उपासक दुर्गादास रज्जित


एवं

आमा उपासिका लक्ष्मीदेवी रज्जितको
परलोक जीवन सुगतिमाय भई उहाँहरूलाई निर्वाण हेतु प्राप्त होस्
भनी कामना गर्दै पुण्यानुमोदन गर्दछौं ।

भवतु सब्ब मंगलम् ।



छोरा छोरी सपरिवार



गृही विनय जाँचको कार्यक्रम उद्घाटन गर्नुहुँदै
सम्माननीय प्रधान मन्त्री श्री के.पि. शर्मा ओली



परीक्षामा प्रथम हुन सफल परीक्षार्थीलाई पुरस्कार प्रदान
गर्नुहुँदै प्रमुख अतिथिज्यू



ओवाद दिनुहुँदै श्रद्धेय धम्मवती गुरुमां




आफ्नो मन्त्रव्य व्यक्त गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यू



पुरस्कार प्राप्त गर्न सफल परीक्षार्थी समूह

साधुवाद !



दिवंगत देवनारायण मानन्धर

बुन्हि: १९८३ कार्तिक ३ गते, श्रीघ: पुन्हि, मङ्गलवार
मदुगु न्हि: बि.सं. २०५६ श्रावण ३० गते,
चतुर्थी, आइतवार

दिवंगत रत्नदेवी मानन्धर

बुन्हि: बि.सं. १९८७ आश्विन ४ गते, त्रयोदशी, शनिवार
मदुगु न्हि: बि.सं. २०६९ ज्येष्ठ २ गते,
दशमी, मङ्गलवार



धर्मकीर्ति पत्रिका वर्ष ४२, अड्ड ७ या रङ्गीन कभर पेज “देवरत्न स्मृतिकोष” पाखें धर्मदान यानादीगु खः । धर्मदान यानाः सञ्चित पुण्य शक्ति दिवंगत जुयादीपिं उपासक **देवनारायण मानन्धर** व उपासिका **रत्नदेवी मानन्धर** सहित सकलै पितृजनपिनि सुगति व निर्वाण हेतुया कामना यासे पुण्यानुमोदन यानागु जुल ।

अथेहे “देवरत्न स्मृतिकोष” दाता सपरिवारया आयु आरोग्य व निरोगी कामना यासे वय्कःपिसं नं बुद्ध शिक्षायात अभ्यास यायां थथःगु जीवन सफल याय् फय्‌मा धकाः कामना यासे धर्मदानया लागि साधुवाद व्यक्त यानागु जुल ।



धर्मकीर्ति पत्रिका परिवार धर्मकीर्ति विहार

श्रीघ: नःघ:, काठमाडौं